

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण

(रकम रु. हजारमा)

वासलात				
क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	६१,६५३,६३४	५९,१८८,९५४	५१,८७२,३१०
१.१	चुक्ता पूँजी	८,०२०,३८४	७,७२३,१९१	७,०१३,८६६
१.२	जगेडा तथा कोष	१,०६३,५४४	१,२५३,०८९	२,२००,०४०
१.३	जीवन बीमा कोष	५२,१२३,१६६	४९,८५८,५६६	४२,२८३,५७६
१.४	महाविपत्ती कोष जगेडा	४४६,५४०	३५४,१०९	३७४,८२८
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	—	—	—
२	उपयोग (२.१ देखि २.६ सम्म)	६१,६५३,६३४	५९,१८८,९५४	५१,८७२,३१०
२.१	स्थिर सम्पत्ती (खुद)	५६०,६५६	५४२,५२८	५५६,३९५
२.२	दीर्घकालिन लगानी तथा कर्जा	४६,२३८,२०९	४०,९३४,५२०	२९,७४९,४२०
२.३	बीमालेखको धितोमा कर्जा	५,७१७,३२८	५,४९२,७४९	४,१५०,१२२
२.४	खुद चालु सम्पत्ती (३-८)	९,१३७,४९१	९,२९९,०७९	१७,४१०,३९३
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	—	—	—
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	—	—	—
३	खुद चालु सम्पत्तीको विवरण	—	—	—
३.१	सम्पत्ती कर्जा तथा पेशकीहरू (३.१ देखि ३.३ सम्म)	१०,३५०,३७६	१५,०६६,४३६	२०,००२,७२९
३.१	नगद तथा बैंक मौज्जात	५०,६५२	१२९,५३३	१४८,७४४
३.२	अल्पकालिन लगानी तथा कर्जा	६,६७६,६११	११,१००,६८१	१५,०७३,७०१
३.३	अन्य सम्पत्ति	३,६२३,११३	३,८३६,१९२	४,७८०,२८४
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	१,२१२,९३३	२,८४७,३५७	२,५९२,४९६
४.१	चालु दायित्व	५२३,९८५	१,५३७,८३२	१,५०२,८४२
४.२	असमाप्त जोखिम बापत व्यवस्था	१६६,२४६	२२८,४२०	२६१,३३९
४.३	भुक्तानी हुन बाँकि दावी बापत व्यवस्था	२५,९७५	३६,१४९	२४,०५४
४.४	अन्य व्यवस्था	४९६,७२९	१,०४४,९५९	८०४,१८२

नाफा-नोक्सान हिसाब

क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आम्दानी (१.१ देखि १.५ सम्म)	९३६,६६५	७३४,७६५	९५२,०२१
१.१	आय व्यय हिसाबबाट सारेको	१२३,५७५	८४,९००	२३८,५२०
१.२	जीवन बीमा कोषबाट सारेको	—	—	—
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७६८,१३५	६५७,५३४	७१३,५००
१.४	व्यवस्था फिर्ता	४४,९५५	३२,३३०	—
१.५	अन्य आम्दानी	—	—	—
२	व्यवस्थापन तथा खर्चहरू (२.१ देखि २.८ सम्म)	३५५,३४१	२३३,९२८	५४४,०८९
२.१	व्यवस्थापन खर्च	१८१,९६९	१२३,३२३	१९३,३६४
२.२	अपलेखन खर्च	—	—	—
२.३	नोक्सान खर्चहरू	९,३६४	२,२४५	४,१३४
२.४	आयकरका लागि व्यवस्था	१००,२१६	५५,९४१	३०३,३५४
२.५	कर्मचारी आवास व्यवस्था	—	—	—
२.६	कर्मचारी बोनस व्यवस्था	६४,५९२	५२,४१९	४३,२३८
२.७	समायोजित आयकर	—	—	—
२.८	जीवन बीमा कोषमा सारेको	—	—	—
३	खुद नाफा / (नोक्सान) (१-२)	५८१,३२४	५००,८३७	४०७,९३१

एकिकृत आय व्यय हिसाब

क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	आय (१.१ देखि १.७ सम्म)	१९,७०२,४१५	१४,९९२,६७६	१९,४६८,४६७
१.१	बीमाशुल्क (खुद)	१४,५७६,१७७	११,०९०,४५४	१५,२५७,४९६
१.२	पुनर्बीमा कमिशन आय	—	—	—
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	४,२३६,४१२	२,९९८,९४१	३,१७८,४७१
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	४२२,३७९	३४७,०८३	३७५,०९०
१.५	अन्य प्रत्यक्ष आय	७८,६३६	१०४,९२९	९९,९७८
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	२३,४१४	२१,७७९	१४,६७८
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	३६५,३९७	४२९,४९०	५४२,८३४
२	व्यय (१.१ देखि २.१०)	८,६५३,४७७	६,६७०,४९२	९,८६२,६९२
२.१	दावी भुक्तानी (खुद)	५,४५२,४४६	४,११३,९२०	५,७२६,२४६
२.२	अधिकृत कमिशन	१,४१६,५२५	१,०६५,६४७	१,९४३,५४२
२.३	स्वास्थ्य परिक्षण शुल्क	६,५५०	५,३१९	१४,०४१
२.४	पुनर्बीमा कमिशन खर्च	—	—	—
२.५	सेवा शुल्क (खुद)	१४५,७६२	११०,९०५	१५२,५७७
२.६	अन्य प्रत्यक्ष खर्च	—	२१६	६१७
२.७	व्यवस्थापन खर्च	१,६३०,५२२	१,१०९,९०८	१,७४०,२७६
२.८	आयकर	—	—	—
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	४०,५०६	३६,१४९	२४,०५४
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	१६६,२४६	२२८,४२०	२६१,३३९
३	बचत (१-२)	१०,८४९,४५८	८,३२२,१८३	९,६०५,७७४
३.१	जीवन बीमाकोषमा सारेको	१०,७१९,८९१	८,२३७,२४८	९,३६७,२५६
३.२	नाफा नोक्सान हिसाबमा सारेको	१२३,५६७	८४,९००	२३८,५२०

अन्य विवरण

क्र. सं.	विवरण	लेखा परिक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परिक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	कुल बीमा शुल्क आर्जन रकम (यस वर्ष)	१४,९४९,९२५	११,३५३,१४३	१५,६६८,९४५
२	कुल बीमा शुल्क आर्जन रकम (हाल सम्म)	८२,२६०,१४९	४९,६५३,४०८	६७,३१०,२३४
३	कुल कायम रहेको बीमालेखको संख्या	५७८,९४३	५७५,३९६	६३०,४३१
४	घोषित मुनाफा (बोनस) को दर (प्रति हजार)	१९-८०	१९-८०	१९-८०
५	अन्तरिम मुनाफा (बोनस) को दर (प्रति हजार)	१९-८०	१९-८०	१९-८०
६	कुल दावी भुक्तानी रकम	५,४५२,४४६	२,८८५,२०५	५,९३७,४९९
७	कुल दावी भुक्तानी संख्या	१०,१२५	७,४०४	९,४२९
८	भुक्तानी हुन बाँकी दावी रकम	४३,०५७	५३,२४०	२३,७२४
९	भुक्तानी हुन बाँकी दावी संख्या	७४	१२४	९९

- ट्रष्टव्यः
- लेखापरिक्षण नभएका अंकहरू नियमन निकायको निर्देशन तथा लेखापरिक्षण पश्चात हेरफेर हुन सक्नेछन् ।
 - आ.व. २०७९/८० को सामान्य म्यादी जीवन बीमालेखको असमाप्त जोखिम बापत व्यवस्था समानुपातिक हिसाबले राखिएको छ । बीमाक्रिय मूल्यांकन प्रतिवेदन प्राप्त भएपश्चात सोही बमोजिम हुनेछ ।

धितोपत्र दर्ता तथा निष्काशन निरामावली २०७३ को अनुसूची १४ (नियम २६ को उपनियम (१) संग सम्बन्धित)

आ.व. २०७९/८० को चौथो त्रैमासिक प्रतिवेदन

- वित्तीय विवरण
 - त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी विवरण : यस कम्पनीको आ.व. २०७९/८० को चौथो त्रैमासिक अवधिको वासलात, नाफा नोक्सान सम्बन्धी वित्तीय विवरण यसैसाथ प्रकाशित गरिएको छ ।
 - प्रमुख वित्तीय अनुपातहरू:

प्रति शेयर आम्दानी	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रति शेयर कुल सम्पत्तिको मूल्य
रु. ७.२५	रु. ६९.९५	रु. ११८.८३	रु. ७८३.८३
- व्यवस्थापकीय विश्लेषण

जनमानसमा जीवन बीमा शिक्षा मार्फत बीमाको महत्व तथा आवश्यकता सम्बन्धमा जनचेतना जगाई जीवन बीमा गराउने परिपाटीको क्रमिक विस्तार गर्नु आज सबै जीवन बीमा कम्पनीहरूको प्रमुख उद्देश्य हुनु पर्नेछ । यसका लागि नियामक निकाय एवं जीवन बीमा व्यवसायमा संलग्न बीमक कम्पनीहरूबाट भएका बीमा सम्बन्धि जागरुक अभियान हाल देशका धेरैजसो भागमा पुगेको महसुस भएको छ । यस कम्पनीले आम नागरिकको आवश्यकता तथा समायोजन विविध जीवन बीमा योजनाहरू प्रचलनमा ल्याई देशका विभिन्न स्थानमा कार्यालय सञ्जाल (शाखा/उपशाखा) विस्तार गरी समायोजन उत्कृष्ट र कुशल जीवन बीमा सेवा दिई जनमानसमा आर्थिक तथा सामाजिक सुरक्षाको प्रत्याभुती दिलाउन हालसम्म सफल रहेको छ । साथै, यस्तो उपलब्धि नियमित र प्रभावकारी बनाउन कम्पनीको व्यवस्थापन निरन्तर प्रयत्नरत छ । यस त्रैमासिक अवधिमा कम्पनीको वित्तीय लाइफ इन्स्योरेन्स प्रतिकूल असर पर्ने कुनै कार्य गरिएको छैन । सविक्रमी प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन वरुणा इन्स्योरेन्स कम्पनी लिमिटेड, र गुराँस गार्डि इन्स्योरेन्स कम्पनी लि. एक आपसमा गाभिने सम्पत्ति भई मिति २०८०/०१/२६ गते देखि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरू गरिएको छ ।
- कानूनी कारवाही सम्बन्धि विवरण : नभएको ।
- संगठित संस्थाको शेयर कारोबार सम्बन्धि विश्लेषण : कम्पनी सञ्चालनको वर्तमान अवस्था कम्पनीको सञ्चालन प्रक्रिया तथा अन्य सूचनाहरूको आधारमा शेयर बजारको अध्ययन र अनुसन्धान तथा कम्पनीको वित्तीय अवस्थाको आधारमा लगानी गर्न हालको अवस्थामा शेयर बजारको उतारचढावको अवस्थालाई लगानीकर्ताहरूले सहि विश्लेषण गरी, सजगता अपनाई लगानी गर्नुहुनेछ र देशको आर्थिक वातावरणमा स्वच्छता निरन्तर कायम रहनेछ भन्ने कम्पनी व्यवस्थापनको धारणा रहेको छ । कम्पनीको चालु आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अवधिमा भएको शेयर कारोबारको विवरण (नेपाल स्टक एक्सचेन्ज लि. को वेबसाइट अनुसार) निम्नबमोजिम रहेको छ :

शेयरको अधिकतम मूल्य	शेयरको न्यूनतम मूल्य	शेयरको अन्तिम मूल्य	कारोबार भएको जम्मा दिन	शेयर कारोबार संख्या
रु. ५७४.००	रु. ३४०.००	रु. ५०७.००	६२	३१,६५८
- समस्या तथा चुनौती : जीवन बीमाक्षेत्रका मुख्य समस्या तथा चुनौतीहरू निम्नानुसार रहेका छन्:
 - जीवन बीमा विषयमा अध्ययन/अध्यापनको आवश्यकता अनुपूरक विस्तार हुन नसकिरहेको अवस्था ।
 - जीवन बीमा व्यवसायमा व्यवसायिक अवधारणाको विकास हुन थप प्रयास आवश्यक रहेको अवस्था ।
 - बीमा बजारमा क्रियाशील अभिकर्ताहरू पूर्ण व्यवसायिक र पेशागत हुन नसकेको अवस्था ।
 - बीमा व्यवसायमा विद्यमान अस्वस्थ प्रतिस्पर्धा रहेको अवस्था ।
 बीमा क्षेत्रमा रहेका उल्लेखित समस्या तथा चुनौतीहरूलाई सामना गर्दै नवनिर्गत, उच्चस्तरीय र आधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गरि संस्थागत कुशल व्यवस्थापन तथा पारदर्शिता जस्ता नीतिहरू अवलम्बन गरी बीमा शिक्षा तथा सचेतना कार्यक्रमहरूलाई समेत व्यवसाय विस्तारमा प्रयोग गर्दै नेपाल राज्यभर विस्तारित कार्यालय सञ्जालहरू तथा सूचना प्रविधिको माध्यमबाट विभिन्न भुक्तानी प्रदायक संस्थाहरू मार्फत बीमितलाई भुक्तानी लगायतका विविध सेवा प्रदान गर्दै व्यवसायिक लक्ष्य हासिल गर्न कम्पनी अनवरत प्रयासरत छ ।
- संस्थागत सुशासन: विद्यमान ऐनकानून तथा नियमन निकायबाट लागू गरिएका निर्देशनको पालना गर्नुका साथै कम्पनीको सञ्चालक समितिले समय समयमा निर्णय गरि लागू गरेका विभिन्न नीतिनियमहरू बमोजिम कार्यसम्पादन गरि कम्पनीका सञ्चालक एवं व्यवस्थापनका व्यक्तिहरू रहने गरि लेखापरिक्षण समिति, लगानी समिति, मानव संसाधन समिति, जोखिम व्यवस्थापन समिति, दावी भुक्तानी समिति र आवश्यकतानुसार सञ्चालक र व्यवस्थापनका पदाधिकारीहरूको संलग्नतामा समेत विभिन्न समिति/उपसमितिको मार्फत सामूहिक रूपमा निर्णयहरू गरि जोखिमलाई कमी गर्ने, स्वतन्त्र रूपमा नियमित आन्तरिक लेखापरिक्षण गरि आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त बनाई संस्थागत सुशासनको पालना गरिआएको छ ।
- सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझ्नेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसुचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।



हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड
HIMALAYAN LIFE INSURANCE LIMITED
 फोन: ०१-४४४९४९४, ०१-५९७००५७ | पौ.ब.नं. २५९७९
 E-mail: info@himalayanlife.com.np | Website: www.himalayanlife.com.np
 (साविकको प्राइम, यूनियन र गुराँस लाइफ इन्स्योरेन्स कं. लि. गम्भीर बनेको बीमक)